

प्रिय एफसीपीएस (FCPS) समुदाय:

तपाईंको निवेशले (इनपुटले) आकार दिएको अधीक्षकको (सुपरिन्टेन्डेन्टको) पदकोबारे वृत्तान्त, अब राष्ट्रव्यापीरूपमा सम्भावित उम्मेदवारहरूसँग साझेदारी गरिएको छ। हाम्रो खोजीगर्ने कम्पनी, ग्रीनवुड/आशेर एण्ड एसोशिएट्सले डाइभर्स जब्स्, द क्रानिकल अफ हायर एजुकेशन, एसोशिएशन अफ ल्याटिनो आडमिनिस्ट्रेटर्स एण्ड सुपरइन्टेन्डेन्टस्, र ब्याक स्कूल एडुकेटर्स जस्ता स्रोतहरूमा विज्ञापन गरेकोछ। यस खोजी कम्पनीले देशभरका शहरी स्कूल जिल्लाहरूमा सम्भावित उम्मेदवारहरूसम्म पुग्दै छ। तपाईंहरूमध्ये जसले तपाईंहरूको संजालबाट (नेटवर्कबाट) कसैलाईपनि मनोनीतगर्नु भएकोछ वहाँहरूलाई धन्यबाददिन्छौ।

उम्मेदवारहरूले सक्रियतारूपमा पदकोलागि आवेदनदिँदै हुनुहुन्छ, अहिले चयन समितिको काम वास्तवमै शुरूहुन्छ। खोजी कम्पनीको सहयोगद्वारा, चयन समितिले योग्य सम्भाव्यहरूको समीक्षणगर्नेछ र अन्तर्वार्ता चरणकोलागि उम्मेदवारहरूको चयनगर्नेछ। यो प्रक्रिया केन्टकीको संघको कानूनद्वारा निर्देशितछ।

चयन समितिको (स्क्रीनिंग कमेटीको) बनावटसमेत कानूनद्वारा परिभाषितछ। म तपाईंलाई फेरि समितिका सदस्यहरूसँग परिचय गराउन चाहन्छु, जोप्रति म र हाम्रो समितिको टोलीले हाम्रो गहिरो आभारव्यक्त गर्दछौं:

- आमा/बुबाको प्रतिनिधि: **थलेथिया राउटको** एफसीपीएसमा (FCPSमा) दुई विद्यार्थीहरूछन् - एउटा भेटर्सस पार्क एलिमेन्टरीमा र अर्को हेनरी क्ले हाई स्कूलमा। उनी एफसीपीएस इक्विटी काउन्सिल कमेटीको सदस्यहुन् र केन्टकी विश्वविद्यालयमा सहयोगी सामान्य परामर्शदाताकोरूपमा कामगर्नुहुन्छ। वहाँ व्यायामगर्न र परिवार र साथीहरूसँग समय बिताउन मनपराउनु हुन्छ।
- प्रमाणित कर्मचारी प्रतिनिधिहरू:
 - **जेनिफर बोलान्डरले** हेनरी क्ले हाई स्कूलमा विशेष शिक्षा पढाउनुहुन्छ।
 - **जेसिका हिलर** फेएट काउन्टी शिक्षा संघको अध्यक्ष हुनुहुन्छ। जेसिका र वहाँको परिवारले आफ्नो ७-बर्षे छोरासँग बलपार्कमा धेरै समय बिताउनुहुन्छ र वहाँको १८ वर्षीया छोरी पतझडमा केन्टकी विश्वविद्यालयमाजान अगाडि सकेसम्म धेरै समय बिताउनु चाहनुहुन्छ।
- वर्गीकृत कर्मचारी प्रतिनिधि: **कियोन म्यास्सी** मानव संसाधनको सहयोगी निर्देशक हुनुहुन्छ।
- प्रमुख (प्रधानाध्यापक) प्रतिनिधि: **म्याट मार्श** स्यानडर्सभिल एलिमेन्टरीमा प्रधानाध्यापक हुनुहुन्छ। म्याटले प्रत्येक गर्मीमा बहु-रात, ग्रामिण इलाकामा पैदलयात्रागर्नुहुन्छ र हालसालै अलास्काको डेनाली नेश्रल पार्कमा एकहप्ता बिताउनु भयो।
- फेएट काउन्टी शिक्षा समिति: **टम जोन्स** समितिको एक सदस्य हुनुहुन्छ। उहाँ समुद्री किनारमा रमाउनुहुन्छ र आफ्नो अवकाशपछि सबै राष्ट्रिय पार्कहरूको भ्रमणगर्ने आशाराख्नु हुन्छ।

वहाँहरूको सम्पूर्ण जीवनीहरूलाई पढ्न, कृपया fcps.net/search मा भ्रमण गर्नुहोस्।

म फेरि हाम्रो समिति टोलीको यो प्रक्रियामा सबै सरोकारवालाहरूलाई सूचितगर्ने र संलग्नगर्ने हाम्रो प्रतिबद्धताको पुष्टिगर्न चाहन्छु जुन आज हाम्रो स्कूल जिल्लाले सामनागर्ने सबैभन्दा महत्वपूर्ण निर्णयमध्ये एक हो।

भवदीय,

टाईलर मर्फी

फेएट काउन्टी शिक्षा समितिको अध्यक्ष